

आन्तरिक आय संकलन ठेक्का आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७५।०८।०५)

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को २ घ, ५९,६०, ६२ र दमक नगरपालिकाको आर्थिक ऐन अनुसार यस नगरपालिकाले उठाउन पाउने आ. व. ०७५/०७६ २०७६।७७ र २०७७।७८ को देहायको आन्तरिक आय नेपाल सरकारको प्रचलित कानून बमोजिम ठेक्काबाट बन्दोबस्त गर्न निर्णय भएकाले इच्छुक व्यक्ति, फर्म वा संस्थाले तपसिलमा उल्लेखित दस्तुर तिरी तोकिएको अवधि भित्र नियमानुसारको शिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ ।

तपसिल

क्र.स.	ठेक्का नं.	बिवरण	न्यूनतम ठेक्का अंक भ्याट बाहेक	जमानत	सिलबन्दी दरभाउपत्र फारम दस्तुर	सिलबन्दी दरभाउपत्र फारम खरिद गर्ने अन्तिम मिति र स्थान	सिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम मिति र स्थान
१	DAMAK/JH APABP/00 2/074/075	विज्ञापन कर	१५०००००।-	५%	१०००।-.	सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म	फारम खरिद गर्ने अन्तिम मितिको भोलीपल्ट दिउँसो १२ बजे सम्म

शर्तहरू

- इच्छुक दरभाउपत्रदाताले नागरिकताको प्रमाण पत्र, भ्याटमा दर्ता भएको प्रमाण पत्र र गत आ. व. २०७४/०७५ को कर चुक्ता प्रमाण-पत्र पेश गरी कार्यालयबाट शिलबन्दी दरभाउपत्र फारम खरिद गर्नु पर्नेछ।
- शिलबन्दी दरभाउपत्र जसको नाममा खरिद गरिएकोको स्वयम् ले दर्ता गराउनुपर्दछ । स्वयम् दाखिला गर्न नसक्ने शिलबन्दी दरभाउपत्र दाताले रितपूर्वकको अख्तियारीनामा दिई प्रतिनिधि पठाउनु पर्नेछ । पर्न आएका शिलबन्दी दरभाउपत्रहरू शिलबन्दी दरभाउपत्रदाता वा निजहरूको प्रतिनिधि र तोकिएका कार्यालयका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । शिलबन्दी दरभाउपत्रदाता वा निजहरूको प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र खोल्न वाधा पर्नेछैन । आवश्यक संख्यामा रितपूर्वक दरभाउपत्र प्राप्तहुन नआएमा नगरपालिकाको निर्णय बमोजिम हुनेछ ।
- शिलबन्दी दरभाउपत्र फाराममा कबोल अंक अक्षरमा स्पष्ट बुझिने गरी भर्नु पर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा शिलबन्दी दरभाउपत्रदाताले स्पष्ट सही छाप गरेको हुनुपर्नेछ
- शिलबन्दी दरभाउपत्रमा उल्लेखित कबोल अंकको ५ प्रतिशतले हुने रकम यस कार्यालयको रा. वा. बैंक दमक स्थित धरौटी खाता हि. नं. २१४०३०३००७१०२ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको बोलपत्र दाखिला अन्तिम मितिबाट ९० ( नब्बे ) दिन म्याद भएको विडवण्ड शिलबन्दी दरभाउपत्र साथ दाखिला गर्नु पर्नेछ ।
- नगरपालिकालाई रकम बुझाउनु पर्ने वाँकी वक्यौता भएका व्यक्ति वा फर्महरूले त्यस्तो बाँकी रकम नबुझाएसम्म निजले शिलबन्दी दरभाउपत्र खरिद गर्न पाउने छैन ।
- शिलबन्दी दरभाउपत्र दाताले खामको बाहिर नाम र ठेगाना स्पष्टसंग उल्लेख गरी बोलपत्र/शिलबन्दी दरभाउपत्र पेश गर्नु पर्नेछ ।
- शिलबन्दी दरभाउपत्र फारम खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन विदा पर्न गएमा उक्त कार्य सोको क्रमशः भोलिपल्ट हुनेछ ।
- शर्त राखी पेश गरेको, रित नपुगेको र म्याद नाघी आएका शिलबन्दी दरभाउपत्र माथि कारवाही हुने छैन ।
- माथि उल्लेखित आन्तरिक आयको ठेक्का स्वीकृत भएपश्चात सम्झौताका बखत सम्बन्धित ठेकेदारले नेपाल सरकारले तोके अनुसार मूल्य अभिवद्धि कर (VAT) आफुले कबोल गरेको अंकमा थप गरी हुन आउने रकम एकमुष्ट रुपमा यस कार्यालयमा बुझाउनु पर्नेछ । साथै किस्तामा रकम बुझाउने गरी ठेक्का सम्झौता गर्दा सोही अनुसार किस्तामा भ्याट रकम समावेश गरी बुझाउनु पर्नेछ । ठेक्का अबिधि २०७६ पुष १ गते देखि २०७८ मंसिर मसान्त सम्मको लागि हुनेछ ।
- ठेक्का सम्बन्धमा कुनै किसिमको समस्या श्रृजना भएमा वा कार्यालय र ठेकेदार विच कुनै असमझदारीको परिस्थिति उत्पन्न भएमा दमक नगरपालिकाको निर्णय अन्तिम हुनेछ र सो निर्णय मान्नु ठेकेदारको कर्तव्य हुनेछ ।
- ठेक्काको स्वीकृत रकम एकमुष्ट बुझाएमा स्वीकृत अंकमा बढीमा १० प्रतिशत छुट दिन सकिनेछ ।
- माथि उल्लेखित शर्तहरू बाहेक अन्यका हकमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ र ठेक्काका अन्य शर्तहरू स्थानीय सरकार संचालन ऐन २०७४ तथा दमक नगरपालिकाको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धि व्यवस्था गर्न बनेको ऐन २०७५, नेपाल सरकारको प्रचलित कानून तथा दमक नगरपालिकाको निर्णयानुसार सम्झौताका बखतमा निर्धारित हुनेछन् । ठेक्का सम्बन्धी अन्य शर्त तथा विस्तृत विवरण यस कार्यालयबाट उपलब्ध गराईने शिलबन्दी दरभाउपत्र फाराममा उल्लेख गरिएको छ । शिलबन्दी दरभाउपत्रदाताले उक्त सबै शर्तहरू पुरा गर्नु पर्नेछ ।
- यस सम्बन्धमा थप कुराहरू बुझ्न आवश्यक परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।

प्रमुख प्रशासकिय अधिकृत

दमक नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, दमक-झापा